

अनुसूची- २

(स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि, २०७४)
(दफा ४ तथा अनुसूची-१ को भाग-१ सँग सम्बन्धित)



स्वर्गद्वारी नगरपालिका

स्थानीय राजपत्र

खण्ड: ८

संख्या: १

मिति: २०८२/०३/२१

भाग-१

स्वर्गद्वारी नगरपालिका

स्वर्गद्वारी नगरपालिकाको आर्थिक ऐन २०८१ को दोस्रो संशोधन

स्वर्गद्वारी नगरपालिकाको १७ औं नगरसभाले यस स्वर्गद्वारी नगरपालिकाको आर्थिक ऐन २०८१ मा उल्लेखित अनुसूचीमा परिमार्जन गरी स्थानीय राजपत्रमा प्रकाशित मिति देखि लागु हुने गरी यो ऐनको दोस्रो संशोधन गरेको छ ।

प्रस्तावना : स्वर्गद्वारी नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२८ बमोजिम स्वर्गद्वारी नगरपालिकाको नगर सभाले बनाएको आर्थिक ऐन २०८१ को उल्लेखित दफामा यो थप गरि लागु गर्ने ।

- आर्थिक ऐन २०८१ को दफा १० संग सम्बन्धित अनुसूची ८ को बहाल बिटौरी करमा बहालवाले छुटको माग गरी रहेकाले बार्षिक दरमा हालसम्म कुनै वृद्धि नगरेकाले बक्यौता रकममा छुट गर्न नसकिने तथापि जरिवाना रकममा ९० प्रतिशत छुट यसै आ.वमा देखि लागु हुने गरि आगामी आ.व २०८२/०८३ को पहिलो चौमासिक(कात्तिक मसान्त) सम्मका दिने गरि नगरकार्यपालिकाबाट संशोधन प्रस्ताव गरिमाग्य नगरसभा पेश हुदाँ उक्त संशोधन प्रस्ताव सर्वसहमतिले पारित भएकाले आर्थिक ऐन २०८१ को दफा १५ संग सम्बन्धित अनुसूची १४ को छुट बिबरणमा चालु आ.व देखि लागु हुने गरी आगामी आ.व २०८३/०८३ को पहिलो चौमासिक सम्म बहाल बिटौरी कर बुझाउने करदातालाई जरिवाना रकमको ९० प्रतिशत छुट भन्ने शब्द थप गर्ने ।
- आर्थिक ऐन २०८१ को दफा १५ संग सम्बन्धित अनुसूची १४ को दण्ड तथा जरिवाना सम्बन्धी प्रस्ताव गरिमाग्य नगर सभा समक्ष पेश हुदा सर्वसहमतिले पारित भएकाले तपसिलको शीर्षक थप गर्ने

शीर्षक	जरिवाना रकम
व्यवसाय दर्ता नगरी संचालन गर्नेलाई अनुगमनको क्रममा फेला परेमा पहिलो पटक ७ दिने व्यवसाय दर्ताको लागि पत्र दिने र ७ दिन पछि पनि दर्ता नगरेको खण्डमा	पहिलो पटकको लागि सम्बन्धित व्यवसाय दर्ता शुल्कको ५० प्रतिशत बराबर जरिवाना काटिने छ । साथै पटक पटक उही कार्य गरी रहेमा सम्बन्धित व्यवसाय दर्ता शुल्क बराबर जरिवाना हुने छ ।
ठेला व्यवसायीले यत्रतत्र ठेला राखी व्यवसाय संचालन गरेको अनुगमनको क्रममा फेला परेमा पहिलो पटक ७ दिने ठेला व्यवस्थापन गरी व्यवसाय दर्ताको लागि पत्र दिने र ७ दिन पछि पनि ठेला व्यवस्थापन तथा दर्ता नगरी संचालन गरेको खण्डमा	पहिलो पटकको लागि सम्बन्धित व्यवसाय दर्ता शुल्कको ५० प्रतिशत बराबर जरिवाना काटिने छ । साथै पटक पटक उही कार्य गरी रहेमा सम्बन्धित व्यवसाय दर्ता शुल्क बराबर जरिवाना हुने छ ।

आज्ञाले,
केशवराज भट्टराई
प्रमुख प्रशासकीय अधिकृत

